



घरमा
आगलागीबाट रोकथाम
सुरक्षा मार्गदर्शन





आगलागीको खतराको बारेमा

केहि जानकारी चाहिएमा वा कुनै गुनासो भएमा कृपया

2723 8787

मा फोन गर्नुहोस् वा कुनै पनि फायर स्टेशनमा संपर्क गर्नुहोस्।

घरमा आगलागीबाट रोकथाम

सुरक्षा मार्गदर्शन

प्रस्तावना

हुङ्कर एकदमी बाकलो बस्ति भएको शहर हो जहाँ भवनहरु एक आपसमा
एकदमै टासिएर रहेका छन्। आगलागी भएको अवस्थामा आगो सजिलै र लिटो
फैलिन सक्छ र ठुलो दुर्घटना घटन सक्छ।

हुन त हालो जीवन र सम्पत्तिको रक्षाको लागि आधुनिक उपकरणहरु
र यंत्रहरुले सु-सञ्जित दमकल सेवा उपलब्ध छ तर पनि हरेक वर्ष
मानिसहरुको घरमा लापरवाही र आगोबाट बच्ने पुर्वोपायहार्इ
बेवास्ता गर्नाले थेरै संख्यामा आगलागीको दुर्घटनाहरु घटी रहेको छ।
आगलागीबाट घर छात्रहरु र दुःखदायी तरिकाले आफ्नो परिवारको मान्द्ये र
सम्पत्तिको क्षति बेहोर्नु पर्दै।

हालो जीवन र सम्पत्तिको रक्षाको लागि आगोबाट हुने सबै खतराहरु बाट सतर्क
हुनु पर्दछ र साथै घरलाई सुरक्षित राख्नकोलागि रोकथामको उपायहरु उठाउन
पर्दै।



घरमा आगलागी हुनबाट बच्ने पुर्वोपायहरु

अब आउने अनुच्छेदहरुमा घरलाई आगोबाट बचाउन घरको विभिन्न ठाउँहरु जस्तै बैठक
कोठा, भान्ता, बेडरूम, बाथरूम, कोरिडोर, मर्याङ, छत आदिमा के गर्ने र आगलागी को
खतरा उत्पन्न गर्न सक्ते वस्तुहरु कसरी संचालन भन्ने कुराहरु विस्तृत रूपमा दिईएको छ।
यदि दिईएको सुरक्षा उपायहरुलाई अनुसरण गर्ने हो भने तपाईंले आफ्नो घर र
सम्पतिहरुलाई आगोबाट बचाउन सहुहुन्छ।

बैठक कोठा



तपाइंको बैठक कोठामा रहेको सजावटको सामग्री र फर्निचर जस्तै पर्दा, धरायसी फर्निचर र बिजुलीको उपकरणहरू माथि विशेष ध्यान दिनु पर्दछ ।

फोम रबर वा कपडा टासिएका फर्निचर

सोफा र कुर्चीमा चुरोट पिउँदा एस्ट्रेको प्रयोग गर्नुहोस् । चुरोटको ढुटालाई सोफा र कुर्चीमा नछोडनुहोस् । फोम रबर वा कपडा टासिएका सोफा र कुर्चीहरूमा विशेष ध्यान दिनु पर्दछ किन भने जलिरहेको चुरोटले यिनीहरूमा आगो लगाउन सक्छ र जस्ते गर्दा हानिकारक ग्यास र धुवाँ निस्कन सक्छ ।

सलाई र लाईटर

सलाई र लाईटरहरूलाई बचाहरूले पुगे ठाउँमा नराश्वहोस् ।

एस्ट्रे

एस्ट्रे यति ढुलो हुनु पर्दछ कि कुनै पनि चुरोट गुल्टीदै भुई वा अरु कुनै ज्वलनशील सामग्रीमा झरेर आगो लगाउन नपायोस् । जली रहेको धुम्रपानको सामग्रीहरूलाई राघोसंग ननिभाईकन विसर्जन नगर्नुहोस् ।

टेलीविजन र रेडियो

टेलीविजन र रेडियोहरूको पछाडि प्रयास ठाउँ छोडनुहोस् र तिनीहरूको भित्रबाट तातो हावा निस्क्ने बेटिलेसनलाई नछोडनुहोस् । प्रयोगमा नजाएको बेला टेलीविजन र रेडियोको प्लगलाई बिजुलीको सकेटबाट निकालेर राश्व उपयुक्त हुन्न्छ ।

एयर कंडीशनर

एयर कंडीशनर लगाउनु भन्दा अगाडि त्यसको विद्युतिय श्रेणी-निर्धारण राघोसंग जौचेर निश्चित हुनुहोस् कि यसले तपाइंको चालु विद्युतिय सर्किटलाई ओवरलोड गर्ने दैन | फिल्टरमा थेरै फोहर जम्माले मोटरलाई ओवरलोड पर्न सक्छ । त्यसीले एयर कंडीशनको नियमित जाँच र सफाई भै रहेको छ भनेर सुनिश्चित गर्नुहोस् ।

बिजुलीको उपकरण र सर्किट

प्रमाणित बिजुलीको उपकरण मात्र प्रयोग गर्नुहोस् । बिजुलीको सर्किट या तर्किटको सुरक्षामा स्थान दिनुहोस् । बिजुलीको सर्किटलाई ओवरलोड नगराउनुहोस् र एउटा सेकेटमा एउटा भन्दा धेरै एडाप्टर नजोड्नुहोस् । साथै, कहिले पनि एउटा सेकेटमा धेरै प्लग नजोड्नुहोस् । कुनै पनि त्यस्तो सेकेटको प्रयोग नगर्नु होस् जुन खुक्को छ र जन्मा ओवर-हिटिङको चिन्हहरू (जस्तै रंग उडेको, डडेको, आकार विशिष्टको आदि) देखिएका छन् ।



यदि फूँज उड्यो या सर्किट ब्रेकर तल माथी भयो भने बुझ्नुहोस् कि त्यहाँ एक सर्किटमा धेरै उपकरण प्रयोग भैरहेका छन् । यदि कुनै पनि उपकरण प्रयोग नगरिएन्को बेला फूँज उड्यो या सर्किट ब्रेकर तल माथी भयो भने त्यो खाराब वायरिङले गर्दा भएको हुन सक्छ र कुनै पनि ढिला नगरिकन यस्तो जाँच कुनै योग्य इलेक्ट्रिशियनबाट गराउनुहोस् ।

बिजुलीको वायरिंग

एक्सेसन तार, उपकरण र बत्तीहरूको तारहरूसंग खेलबाट गर्नु हुदैन । फर्निचरको भार सुनि र हिल्दा सुट्टामा पर्ने स्थानमा यी तारहरूलाई नराहुन्नोस् । बिजुलीको तारहरूलाई गलैचा र कार्पोर मुनिबाट नलाहुन्नोस् । सेकेट, टिच्चर र प्लगहरूलाई सुख्खा हातले मात्र छुनुहोस् । बिजुलीको सम्पूर्ण व्यवस्थाहरूको वर्षमा कम्तिमा पनि एक पटक जाँच गर्नुहोस् वा गराउने बानी बसाल्नुहोस् ।



उज्यालो पार्ने उपकरण

बिजुलीको स्थिर बल्ब आदि उपकरणहरू दोष-मुक्त र राप्तोसंग काम गरिरहेका छन् भनेर सुनिश्चितता गर्नेलाई नियमित जाँच गर्नुहोस् । उज्यालो पार्ने उपकरणहरूको असामान्य अवस्थाहरू जस्तै धेरै ताक्का, तिरमिर हुन्न, अस्थिर उज्यालो दिनु आदि देखियो भने यिनीहरूलाई बन्द गर्नु होस् र कुनै दत्तविाल इलेक्ट्रिशियनबाट जाँच गराउनुहोस् । उज्यालो पार्ने उपकरणहरू प्रयोगमा नभएको बेला तिनीहरूको प्लग बिजुलीको सेकेटबाट छुटाई दिनु होस् र जुन प्रयोगमा छन् तिनीहरूलाई पनि ज्वलनशील सामग्रीहरूको नजिक नराहुन्नोस् र तिनीहरूबाट निस्क्ने तातोलाई हावामा मिसिएर बिलाउन दिनुहोस् ।

माछा पाल्ने भाँडा

माछा पाल्ने भाँडा भित्र ओवर-हिटिङ वा सर्ट-सर्किटबाट आगो नलागोस् भनेर भित्रको पम्प र फिल्टरलाई नियमित सफा गर्नुहोस् ।

भान्सा



भरमा भान्सा त्यस्तो ठाउँ हो जहाँ इन्धन, सलाई र खाना पकाउने तेल भण्डारण हुन्दै। भान्सामा अरु कोठाहरुको तुलनामा धेरै ख्यास र बिजुलीको उपकरणहरु लगाईएको हुन्दै र साथै ज्वलनशील पदार्थहरुको भण्डारण पनि भएको हुँदा यहाँ आगलाईको सम्भावना धेरै हुन्दै। त्यसीले, आगलाईको रोकथाम र आफ्नो परिवारको सुरक्षाकोलागि भान्सामा काम गर्दा धेरै ध्यान पुराउनुहोस्।

चुल्होको वरिपरी

सुनिश्चित गर्नुहोस् कि चुल्होको वरिपरी कुनै पनि प्रकारको सामग्रीहरु जस्तै फाल्तु कागज र ज्वलनशील नहोस्। चुल्होमा चिङ्ग नजमोस् भनेर नियमित रूपमा चुल्होको सफाई गर्नुहोस्।

इन्धन

खान पकाउने ख्यास र मटीतेल (कुनै पनि समय एउटा भन्दा बढि भाँडामा नहोस्) लाई चुल्हो र अरु तापको ओतहरुबाट ठिक दुरीमा राख्नुहोस्। मटीतेलबाट चल्ने चुल्हो वा हिटर बलिहारको बेलामा त्यसमा तेल भर्ने प्रयास कहिले पनि नगर्नुहोस्। मटीतेललाई मज्जाले कसिने धातुको बट्टामा भण्डारण गर्नु पर्दैँ।



खान पकाउँदा

खान पकाउँदा ध्यान दिनु होस्। केहि कुरा जल्दा र उमिलाई सावधान हुनुहोस्। खाना बनाउने कार्यलाई कुनै रेखदेख बिना नद्दोडनुहोस् खासगरी तब जब ताकेमा बोसो वा तेल रहेको हुन्दै। चुल्होको नियमित जोंच र सफाई गर्नुहोस्।

ख्यासको उपकरण

यी ख्यासको उपकरणहरुलाई योग्य तकनीशियनबाट मात्र लगाउनुहोस्। सुनिश्चित गर्नुहोस् कि यो ठाउँ राधोसंग हावा ओहोर- दोहोर गर्ने बालको छ। यदि तपाईलाई ख्यास चुहावटको शंका नागेमा:

- नाइगो ज्वालालाई निभाउनुहोस्।
- टेलिफोन वा बिजुलीको स्विचको प्रयोग नगर्नुहोस्।
- ख्यासलाई छिक्काउनको लागि जम्मी इम्यान र ढोकाहरु पूराहोस्।
- ख्यासको उपकरणहरुलाई नछुनुहोस्, यस्ताई हुँदा तपाईले झुक्किएर तिनीहरुलाई प्रज्वलित गर्न सक्छ हुन्दै। बरु तपाईले प्रेसर रेसुलेटर स्विचबाट छुटाई दिनुहोस्।

- यदि ग्यासको चुहावट गम्भीर छ वा कुन कारणले गर्दा भएको हो भन्ने पक्का हुनुहोस् भने कुनै पनि समय नगुमाईकन परिसर छोडीदिनोस् र खिमेकीहुरुलाई पनि बाहिर निस्कन भत्तु होस् तर घ्यान राश्व होस् कि यो बेना मा ढोकाको घन्टी प्रयोग गर्नु हुनैन | भयाईको बाटो हुदै बाहिर निस्कनु होस् र 999 मा कायर मर्फिसेस डिपार्टमेंटलाई फोन गर्नुहोस् र साथै तपाईंको ग्यास सप्लाई कंपनीको आकस्मिक नम्बरमा पनि छबर गर्नुहोस् |
- ग्यासको चुहावट रोक आवश्यक पाइला नचालिकन गैस सिलिंडरलाई उन: नजोइनु होस् |
- तपाईंको ग्यास सप्लाई कम्पनीले ग्यासको उपकरण र सिलिंडरहरूको जाँच नगरेसम्म तिनीहुरुलाई प्रयोगमा नल्याउनुहोस् |



फ्रिज

मोटर, कम्प्रेसर र क्राइलको माथि धेरै मात्रामा धुलो र कपको भुवा जम्मा हुन नै आगलामीको मुख्य बतरा हो | यस्तो अवस्थामा फ्रिज औवरलोड हुनपुछ र संभवत बिघ्न सक्छ जसकारण यस्को फित्र हुने कोमयुक्त प्लास्टिक इन्सुलेटर र अरु प्लास्टिकको सामानहरूमा आगो लाग्न सक्छ | फ्रिजको प्लागलाई बिजुलीको सेकेटबाट निकाल्नुहोस् र मोटर कम्प्रेसर सेक्रेट्राट नियमित अन्तरालमा धुलो सफा गर्नुहोस् | पुरानो प्रकारको फ्रिज जस्ते पद्धाडि हावा फाल्द्न, तिनीहुरुलाई भित्ता भन्दा केहि बर राश्वहोस् ताकी पद्धाडी निस्कने हावालाई कुनै अवरोध नहोस् |

आइरन गर्नु

तातो आइरनलाई द्वेषदा वा भुल्दा कपडा जल्न सक्छ र त्यसले गर्दा आगलामी हुन सक्छ | आगो जाग्ने संभावना तब अझै बढ्न जान्द जब आइरन बोर्ड काठले र कपडाले ढाकिएको हुन्छ |



एरोसोल स्रे

एरोसोल स्ट्रेलाई दबावनकूलित बट्टामा राखिएको हुन्छ जुन बढि तातोको सम्बन्धमा आउदा पढकन सक्छ |

- धेरै किटनाशकको प्रयोग नगर्नुहोस् |
- नाह्नो ज्वाला या प्रज्वलनकील ओतहरूमा स्रे नगर्नुहोस् |
- स्ट्रेलाई सोझो घाम आउने ठाउँ वा तापको श्रोत नजिक नराश्वहोस् |
- एरोसोल स्ट्रेलाई सदैव चिसो, सुख्खा ठाउँमा मात्र राश्वहोस् |



अगरबत्ती र जोस पेपर जलाउँदा

बेकार कागजबाट मुक्त धौतुको डब्बा र कार्बन बक्सा भित्र मात्र अगरबत्ती र जोस पेपर जलाउनुहोस् । सबै ब्यानीलाई विसर्जन अगाही राष्ट्रीय निमाउनुहोस् ।



बेडरूम

घरमा लाए आगलाईको घटनामा सबै भन्दा थेरै मृत्यु बेडरूममा हुन्छ । थेरै जसो आगलाईको घटना राति घट्छ जब सबै जना सुति रहेको हुन्छन् । केहि घटनामा मात्र मानिसहरु फलाले जलेर मर्दद्वन्द्व भये थेरै जसो मृत्यु थुँवा र ग्यासको कारणले निसासिएर हुने गर्दछ । बेडरूममा हुने फिनचर, लुगा, पर्वा र तप्ता सबै जलनभील हुन्छन् तसर्थ बेडरूममा आगोबाट बच्ने पुर्योपायहरूलाई बेवास्ता गर्नु हुन्दैन ।

चुरोटको ठुटो

ओद्ध्यानमा कहिले पनि चुरोट नपिउनुहोस् । जलिरहेको चुरोटले ओद्ध्यानमा आगो लगाउन सक्छ । विसर्जन भन्दा अगाहि चुरोटलाई राष्ट्रीय निमाउनुहोस् ।



हिटर


हिटरलाई कहिले पनि ओक्ल्या, सोफा वा कुर्चीको नजिक नराख्नुहोस् । हिटरको माथि कपडा नसुकाउनुहोस् । सुनिश्चित गर्नुहोस् कि हिटर ठिक ठाउंमा छ र सजिलै मुइमा पल्टिने दैन ।

आवश्यक तेल

- प्रायः सबै आवश्यक तेल जलनभील तरल हुन् । थेरै परिमाणमा तेलको भण्डारण नगर्नुहोस् । यिनीहरूलाई सोजो धाम र बञ्चाले पुग्ने ठाउं भन्दा टाढा राख्नु पर्दछ ।
- मेपोराइजर प्रयोग गर्दा कोठा रासोसंग हावा ओहोर-दोहोर गर्ने खालको हुनु पर्दछ । बर्नर भएको मेपोराइजर जलनभील सामग्रीको नजिक र सोजो बढि हावा आउने ठाउंमा राख्नु हुन्दैन । तेल हाल्दा ज्वाला निमाउनुहोस् । चकिएको मेपोराइजर प्रयोग गर्नु हुन्दैन ।
- विजुलीको मेपोराइजरमा थेरै पानी नहाल्नुहोस्, यस्ते गर्दा पानी ओवर-फ्लो भएर बाहिर र तारलाई भिजाउन सक्छ ।

सुन्दर भन्दा पहिला चारैतिर जाँच्नुहोस्

- भान्सा, बैठक कोठा र बेडरमको ढोका बन्द गर्नुहोस्। यसो गर्दा तपाईं सुतेको बेला आगो लागेमा त्पसलाई फैलन केहि कम गरिदिन्दछ।
- सुनिश्चित गर्नु होस् कि सबै घ्यासको उपकरण र मट्टितेलको चुल्हो बन्द छ र साथै चुरोट पनि निभाईएको छ।
- सुनिश्चित गर्नु होस् विजुलीको उपकरणहरु जस्तै रेडियो, टेलीविजन र हल्काका हिटरको प्लग सकेटबाट निकालिएको छ।



छत

सुनिश्चित गर्नुहोस्, छतको निकास द्वारा मित्रबाट छिटो र सौचो बिना खुल्न सकोस्। छतलाई कुनै पनि अवरोधबाट मुक्त राख्नुहोस्। आगो लागेको स्थितिमा छतले अस्थायी आश्रय स्थलको काम गर्न सक्छ।



सुरक्षित लबी

सुरक्षित लबीमा हुने स्वतः बन्द हुने ढोकालाई सधै बन्द राख्नु पर्दछ।

भर्याङ

भर्याङलाई अवरोधहरु बाट मुक्त राख्नुहोस्। याद राख्नुहोस्, आगो लागेको बेला भर्याङ नै बच्दै निस्क्ने महत्वपूर्ण बाटो हो।



लिफ्ट

भवन मा आगो लागेको शंका नारेमा लिफ्टको प्रयोग नगर्नुहोस्।

ढोका र मूल द्वार

मूल द्वारमा सर्वे खालको ढोका लगाउनु पर्दै ताकी यो खुल्चा कोरिडोर, बाल्कोनी वा भयांडलाई अवरोध नपुगोस्।

सजावट

सजावट गर्दा पेन्ट, थिनर वा अन्य ज्वलनशील तरलको प्रयोग सावधानीसंग गर्नुहोस्, खासगरी थेरै वाप्यमीलता भएको ज्वलनशील तरल प्रयोग गर्दा। आवशकता छैन भने पेट्रोल, मट्रितेल र थिनर जस्तो ज्वलनशील सामग्रीहरुको भण्डारण नगर्नुहोस्। नतोकिएको जोखिमयुक्त सामग्री भण्डारमा उपयुक्त मात्रामा बचेको ज्वलनशील सामग्री भन्दा थेरै भण्डार गरि नराङ्गहोस्। पोलीयुरेनेनले पालिस गरिसके पछि कुनै पनि बिजुलीको उपकरण वा आगो बाल्क शुरु गर्नु भन्दा पहिला इयालहरू खोलि दिनुहोस् ताकी भित्र संचित ज्वलनशील ध्यासहरू बाहिर निकालेर हावामा भिसिएर हराउन सकोस्।

स्थापित अग्निरोधक सेवाहरू

मुनिश्चित गर्नु होस् कि तपाइङ्को परिवारको सदस्यहरूले भवनमा रहेको अग्निरोधक सेवाहरू जस्तै आग्रिशमन यन्त्र, पानी छाप्रे पाइप आदिलाई कसरी संचालनमा ल्याउने राष्ट्रीय संघ जानेका छन्।

यी अग्निरोधक सेवाहरूलाई सुरक्षित अवस्थामा र आफूलाई आत्मविद्धास भएको भए मात्र चलाउनुहोस्। यी सेवाहरू चलाउदा तपाईलाई बाहिर निस्कन बेर चाहिए नहोस्।

सबै स्थापित अग्निरोधक सेवाहरूको निरीक्षण कुनै दर्तावाल लेकेदारबाट वर्षमा कम्तिमा पनि एक चोटी गराउनु होस् र कुनै अनियमितता देखिए तुरन्तै मर्मत गर्नुहोस्। सानो आकारको आगलामीको लागि आग्रिशमन यन्त्रको प्रयोग गर्नुहोस्।



यहाँ अगाडी केहि प्रचलित अग्निशमन यन्त्रहरु, अग्नि-अवरोधक कम्बल र तिनीहरुको प्रयोगको बारेमा जानकारी दिईएको छ।




1. कार्बन डाइऑक्साइड भएको अग्निशमन यन्त्रः

प्रयोग गर्नुहोस्: विजुलीले लागेको आगो, ज्वलनशील तरल, कोमल उपकरणहरु, आवश्यक कागजपत्र वा सिमित ठाउँमा लागेको आदो माथि नोट: यसको बाफले निस्साउन सक्छ, प्रयोग पछि खुल्ला हावामा आउनुहोस्।

संचालन विधि:

- अग्निशमन यन्त्रलाई आगो लागेको भुईमा ल्याउनुहोस् र आगो संग सुरक्षित दूरीकायम राख्नुहोस्।
- संचालन हेण्डलको सुरक्षा पिन ताढ्हुनुहोस् र डिस्चार्ज हाँन्लाई जलिरहेको सामग्री तर्फ लक्षित गर्नुहोस्।
- संचालन हेण्डललाई दबाउनुहोस्, यस्ले गर्दा नियंत्रण भल्म खुल्दछ। भल्म खुल्नाले डिस्चार्ज हाँर्नमा भएको तरल कार्बन डाइऑक्साइड वाणित हुन्छ र फैलिन्दू जुन डिस्चार्ज हाँर्नको माध्यमबाट आगोको आधार तर्फ जोड्ने निस्कन्द्र र जलिरहेको सामग्रीलाई निभाउदछ।
- आगो निभिसके पछि घ्यासको डिस्चार्ज रोक संचालन हेण्डललाई दबाउन छोडिदिनोस्।






2. पानी भएको अग्निशमन यन्त्रः

प्रयोग गर्नुहोस्: काठ, कपडा र कागज सम्मिलित आगो माथि

कहिलै प्रयोग नगर्नुहोस्: विजुली वा ज्वलनशील तरल वा ध्रातुहरूसंग सम्बन्धित आगो माथि

संचालन विधि:

- अग्निशमन यन्त्रलाई आगो लागेको भूईमा ल्याउनुहोस् र आगो संग सुरक्षित दूरी कायम राख्नुहोस्।
- सुरक्षा पिन ताढू होस् र नोजललाई जलिरहेको सामग्री तर्फ लक्षित गर्नुहोस्।
- संचालन हेण्डललाई दबाउनुहोस्। ग्यास-कार्टुस वाला अग्निशमन यन्त्रमा स्ट्राइकरले ग्यास-कार्टुसमा प्वाल पारिदिन्छ जस्ते गर्दा कार्बन डाइऑक्साइड मुक्त हुन्छ र त्यही समय नियंत्रण भल्म पनि खुल्दछ। भण्डारित-चापवाला अग्निशमन यन्त्रमा पनि नियंत्रण भल्म खुल्दछ र नोजलको माध्यमबाट सिलिंडरको पानी जोड्ने बाहिर निस्कन्छ। पानीको धारलाई आगो को आधारमा पार्नको लागि नोजलको दिशालाई मिलाउनुहोस् र जलिरहेको सामग्रीलाई निभाउनुहोस्।
- आगो निभिसके पछि ग्यासको डिस्चार्ज रोक्न संचालन हेण्डललाई दबाउन छोडिदिनोस्।





3. सुख्खा पाउडर भएको अग्निशमन यन्त्र (गैस-कारतूस / भण्डारित-चापवाला)

प्रयोग गर्नुहोस्: सबै जसो आगो, ज्वलनशील तरलको आगो, धातुको आगो वा बिजुलीको आगो माथि


संचालन विधि:

क. अग्निशमन यन्त्रलाई आगो लागेको भुईमा ल्याउन्तु होस् र आगोसंग सुरक्षित दूरी कायम राख्नुहोस्।

ख. संचालन हेपिललाई सुरक्षा पिन ताशुहोस् र नोजललाई जलिरहेको सामग्री तर्फ लक्षित गर्नुहोस्।

ग. संचालन हेपिललाई दबाउनुहोस्। ग्यास-कार्टुसवाला अग्निशमन यन्त्रमा स्ट्राइकरले ग्यास-कार्टुसमा ज्वाल पारिदिन्दू जस्ते गर्दा कार्बन ढाइबाँकसाइड मुक्त हुन्छ र त्यही समय नियंत्रण भल्म पनि खुल्दछ। भण्डारित-चापवाला अग्निशमन यन्त्रमा पनि नियंत्रण भल्म खुल्दछ। यी दुवै मामिलामा सिलिंडरमा रहेको सुख्खा पाउडर नोजलको माझ्यमबाट जोडले बाहिर निस्कन्दू। सुख्खा पाउडर आगोको आधारमा नै परोस भन्नकोलागि नोजलको दिशालाई भिलाउनुहोस् र जलिरहेको सामग्रीलाई निभाउनुहोस्।

घ. आगो निभिसके पछि सुख्खा पाउडरको डिस्चार्ज रोक संचालन हेपिललाई दबाउन छोडिनोस्।



4. क्लीन एंजेंट भएको अग्निशमन यन्त्र




प्रयोग गर्नुहोस्: बिजुलीले लागेको आगो, ज्वलनशील तरल, कोमल

उपकरणहरु, आवश्यक कागजपत्रमा लागेको आगो माथि

संचालन विधि:

- क. यन्त्रलाई आगो लागेको भुईमा ल्याउनुहोस् र आगोसंग सुरक्षित दूरी कायम राख्नुहोस्।
- ख. सुरक्षा पिन ताढ्नुहोस् र नोङललाई जलिरहेको सामग्री तर्फ लक्षित गर्नुहोस्।
- ग. संचालन हेइललाई दबाउनु होस् जस्ते गर्दा नियंत्रण भल्म खुलेछ। त्यसपछि नोङकको माछ्यमबाट म्यास जोड्ने आगोको आधार तर्फ झार्नेछ र जलिरहेको सामग्रीलाई निभाउनेछ।
- घ. आगो निभिसके पछि ग्यासको डिस्चार्ज रोक संचालन हेइललाई दबाउन छोडिरिनोस्।






5. फिंज भएको अग्निशमन यंत्र (गैस-कार्टूस/ संग्रहित-दबाव)

प्रयोग गर्नुहोस्: ज्वलनशील तरल सम्बन्धित आगो माथि

कहिल्यै प्रयोग नगर्नुहोस्: विजुली को आगो माथि

संचालन विधि:

- अग्निशमन यन्त्रलाई आगो लागेको भुईमा ल्याउनुहोस् र आगोसंग सुरक्षित दूरी कायम राख्नुहोस्।
- संचालन हेपिडलको सुरक्षा पिन ताढ्हुहोस् र नोज़ललाई जलिरहेको सामग्री तर्फ लक्षित गर्नुहोस्।
- संचालन हेपिडललाई दबाउनुहोस्। ग्यास-कार्टूस वाला अग्निशमन यन्त्रमा स्ट्राइकरले ग्यास -कार्टूसमा प्वाल पारिदिन्दछ जस्ते गर्दा कार्बन डाइऑक्साइड मुक्त हुन्दछ र त्यही समय नियंत्रण भल्म पनि खुल्दछ। भण्डारित-चाप वाला अग्निशमन यन्त्रमा पनि नियंत्रण भल्म खुल्दछ। यी दुवै मागिलामा सिलिंडरमा रहेको फिंजको घोल स्वतः नोज़लको माझ्यमबाट जोड्ले बाहिर निस्कन्दछ। फिंजको आगो लागेको ढब्बाको भित्रि भित्तामा नै परोस भल्मकोलागि नोज़लको दिशा मिलाउनुहोस् र यो तब सम्म गर्नुहोस् जब सम्म बलिरहेको तेल वा ज्वलनशील तरलको माथि फिंज बगैन र बलेको आगो निभैन।
- आगो निभिसकेपछि फिंजको छिस्चार्ज रोक संचालन हेपिडललाई दबाउन छोडिनुहोस्।





6. अग्नि-अवरोधक कम्बल

प्रयोग गर्नुहोस्: भान्सा र प्रयोगशालामा ज्वलनशील तरलहरूले
लाग्ने सानो आगोहरु माथि

संचालन विधि:

कम्बललाई बट्टाबाट निकाल्नुहोस् र आगोको ज्वालालाई ढाकिदिनोस्।
यस्ते आगोभा हावाको संचारलाई रोकिदिन्छ। आगोको श्रोतलाई बन्द
गरिदिनोस् र कम्बललाई तेही अवस्थामामा तब सम्म राख्नुहोस् जब
सम्म जलिरहेको सामग्री निष्ठैन।



आपातकालीन योजना



- आपनो परिवारसंग आगो लागेको स्थितिमा विस्तृत आकस्मिक बचेर निस्कने बाटो तयार गर्नुहोस् र साथै बैठक स्थलको प्रबन्ध गर्नुहोस्। सबै भन्दा बहतरा राति हुन्दै जब सबै सुतिरहेका हुन्दैन। पहिले देखिनै बाहिर निस्कने बैलिंपक बाटोहरू र दिशाको योजना बनाउनुहोस् र आवश्यक परेको बेला सदैव बर क्षोबडिको लागि तयार रहनुहोस्। फायर सर्विसेस डिपार्टमेंट वा तपाईंको भवन व्यवस्थापन कार्यालयले आयोजना गर्ने जुन सुकै अग्नि सुरक्षा बहस वा फायर ड्रिलमा सक्रिय रूपले भाग लिनुहोस्।
- आफै बाहिर निस्कन नसकेहरू जस्तैः विरामी, बुद्धा-बुद्धी, अपांग, र सानो बच्चाहरूको लागि विशेष प्रबन्ध गर्नुहोस्।
- राति फायर ड्रिलको अभ्यास गर्नुहोस् र सबैभन्दा व्यवहारिक योजना बनाउनुहोस्।
- भवन छोडेर भाग्दा बाटोमा आउने बुने ढोकालाई पनि बन्द गरिदिनोस्। यसले धूँवा र आगो फैलन केहि हद सम्म कम हुन्दै र अन्तिममा जाति पनि कम हुन सक्दै।
- आगो लाग्यो भने जति छिटो हुन सक्दै 999 डायल गरि फायर सर्विसेस डिपार्टमेंटलाई फोन गर्नुहोस्।
- आगलागिको पुर्वोपायको लागि रास्तो गृह-व्यवस्थाको निकै आवश्यकता रुद्धि दुमरियबश आगोसंग भित्रनु परयो भने शान्त भएर भित्रनुहोस्।

बोसो र तेल सम्मिलित आगो



- जलिरहेको बोसो र तेलमा सोझी पानीको प्रयोग नगर्नुहोस्।
- जलिरहेको बोसो भएको ताकेलाई नउठाउनुहोस्।
- ताकेमा बोसो वा तेलले लागेको आगो निभाउन पाहिला म्यास सप्लाई बद्द गरि दिनुहोस् र त्यसपछि ताकेलाई डक्कन वा प्लेटले ढाकि दिनुहोस्। यदि कपडा, खाना पकाउने बोसो वा अन्य जलनसील तरलमा आगो लाग्यो भने अग्नि-अवरोधक कम्बलको प्रयोग गर्नुहोस्। अग्नि-अवरोधक कम्बललाई थिर रुपमा भित्तामा राङ्ग मिल्ने धातुले भनेको बेलानाकर बट्टाको भित्र राङ्ग थारे रास्तो हुन्दै।
- पानीको प्रयोग आगो वरिपरी फैलिन लाग्यो भने मात्र गर्नुहोस्।

बिजुलीको उपकरणमा लागेको आगो

गर्नुहोस्:

लागो लागेको उपकरणको प्लग निकाली दिनुहोस् वा मुख्य स्थानबाट बिजुली बन्द गरिदिनुहोस् ।

नगर्नुहोस् :

चालु बिजुलीसंग जोडिएको उपकरणमा पानीको प्रयोग

मात्र प्रयोग गर्नु होस्:

बिजुली सम्भिलित आगोमा सुख्खा पाउँदर वा कार्बन फाइब्रॉक्साइड वाला अग्निशमन यन्त्रको प्रयोग गर्नुहोस् तर केरेन्ट बन्द गर्न सबै याद राख्नुहोस् ।



यदि तपाईंको कपडामा आगो लाग्यो भने के गर्ने

- तपाईंको कपडामा आगो लाग्यो भने तुरन्तै भुईमा पल्टिनुहोस् जस्ते गर्दा तपाईंको अनुहारमा आगो लाग्दैन र भुईमा गोलो गोलो घुस्नु होस् । "पल्टिनु होस् र घुस्नु होस्"
- भुईमा पुऱ्डा यादि कुनै बानलो कपडा (जस्तै: कम्बल, गलैचा, कोट, पर्दा, ड्रेसिंग गाउन, तौलिया आदि) मा आफुलाई बेर्न सहै भयो भने थेरै राप्तो हुन्छ । तर यी कुराहरु खोज्न समय नगुमाउनुहोस् र तुरन्तै भुईमा पल्टिनुहोस् ।
- यदि तपाईंको अगाडी कसीको कपडामा आगो लाग्यो भने उनलाई तुरन्तै भुईमा पल्टन भय्ने र त्यसपछि कम्बल, चकटी, गलैचा आदि लिएर उनलाई बेर्ने । तपाईंको कपडामा आगो नलागोस् भनेर सावधान हुनुहोस् ।

वैद्यानिक आवश्यकता

कुनै पनि बचेर भाग्रे बाटोमा कुनै चीज वा वस्तु राखिदिनु जस्ते भाग्रे बाटोलाई अवरोध गर्द्दे
वा त्यो बाटो नै बंद गर्नु दंडनीय अपराध हो | यस्तो अपराध गर्नेलाई बिना पूर्व चेतावनी
अधियोग लगाउन सकिन्द्र |

पहिलो चोटि दोषी प्रमाणित भएमा \$ 100,000 को जरिवाना र दोस्रो चोटि फेरी दोषी
प्रमाणित भएमा \$200,000 जरिवाना र 1 वर्षको कैदको भागिदार हुनेछ र कुनै पनि मामला
मा अतिरिक्त \$ 20,000/ प्रति दिनको जरिवाना अपराध नल्दा सम्म |

(मिति 2004 /1/ 1 देखि लागु)

香港特別行政區政府新聞處設計
政府物流服務署印
Designed by the Information Services Department
Printed by the Government Logistics Department
Hong Kong Special Administrative Region Government